



कपिलवस्तु नगरपालिका

स्थानीय राजपत्र

खण्ड : ४

संख्या : १७

मिति : २०७७/११/२६

भाग २

कपिलवस्तु नगरपालिका

कपिलवस्तु नगरपालिकाको राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय कार्य व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७७

स्वीकृत मिति: २०७७/११/१९

प्रमाणित मिति : २०७७/११/२५

प्रस्तावना: लुम्बिनी र नेपाललाई भगवान बुद्धको पवित्र जन्मभुमी एवं सर्वोच्च शिखर सगरमाथाको देश भनेर विश्व सामु चिनाउने; बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने; कपिलवस्तु नगरपालिका तथा बुद्धसँग सम्बन्धित अन्य पालिकहरुको पर्यटन प्रवर्द्धन, सामाजिक, साँस्कृतिक एवम् शैक्षिक, कृषि, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदान प्रदान गर्न र राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी मैत्री वातावरण तयार गरी लुम्बिनी र बुद्धको राजदरबार कपिलवस्तुको तिलौराकोट लगायत बुद्ध सर्किट क्षेत्रको एकीकृत विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग प्राप्तीका लागि सम्बन्ध विस्तार गर्ने; लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन द्वारा स्पेनको एक्स्तेमादुरा प्रदेशको केसेरेस सीटी मा निर्माण हुन लागेको लुम्बिनी गार्डेन निर्माण परियोजना एवं लुम्बिनी गार्डेनमा कपिलवस्तु लुम्बिनी सुचना केन्द्र स्थापना र सञ्चालनमा समन्वय सहकार्य गरी कार्यान्वयन गर्ने अभिप्रायले कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाले "कपिलवस्तु नगरपालिकाको राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय कार्य व्यवस्थापन तथा सञ्चालन गर्ने कार्यविधि २०७७" जारी गरेको छ ।

परिच्छेद - १

प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यो कार्यविधीको नाम "कपिलवस्तु नगरपालिकाको राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय कार्य व्यवस्थापन तथा सञ्चालन गर्ने कार्यविधी २०७७" रहेको छ ।
- (२) यो कार्यविधी नगरकार्यपालिकाले स्वीकृत गरेको मिति देखि लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधीमा,

- क) "कार्यविधि" भन्नाले "कपिलवस्तु नगरपालिकाको राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय कार्य व्यवस्थापन तथा सञ्चालन गर्ने कार्यविधी २०७७" सम्झनु पर्दछ ।
- ख) "कार्यपालिका" भन्नाले कपिलवस्तु नगरपालिका नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।
- ग) "नगरपालिका" भन्नाले कपिलवस्तु नगरपालिकालाई सम्झनु पर्दछ ।
- घ) "संविधान" भन्नाले नेपालको संविधानलाई सम्झनु पर्दछ ।
- ङ) "सहकार्य र सह-सम्बन्ध कायम संस्था" भन्नाले कपिलवस्तु नगरपालिका, तिलौराकोट र लुम्बिनी एवम् नेपालको विकासमा सहयोग गरिरहेका र भविष्यमा नगरपालिकासँग संस्थागत सम्बन्ध कायम हुने सरकारी तथा गैरसरकारी संघ संस्थालाई सम्झनु पर्दछ ।
- च) "भगिनी सम्बन्ध र सह-सम्बन्ध कायम पालिका वा सिटी" भन्नाले कपिलवस्तु नगरपालिकासँग भगिनी सम्बन्ध र सह-सम्बन्ध कायम भएका र भविष्यमा सम्बन्ध र सह-सम्बन्ध कायम हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पालिका/सिटीलाई सम्झनु पर्दछ ।
- छ) "समन्वय शाखा" भन्नाले कपिलवस्तु नगरपालिका नगर कार्यपालिकको कार्यालयमा स्थापित राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय शाखालाई सम्झनु पर्दछ ।
- ज) "समन्वय अधिकृत" भन्नाले समन्वय शाखामा कार्यरत समन्वय अधिकृतलाई सम्झनु पर्दछ ।
- झ) "शाखा प्रमुख" भन्नाले समन्वय शाखाको प्रमुखलाई सम्झनु पर्दछ ।
- ञ) "सहकार्य र सह-सम्बन्ध कायम संस्थाका पदाधिकारी" भन्नाले बुद्ध लुम्बिनी ग्रुप, लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल दर्ता नं. २९२०/०७७/०७८ - लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन र भविष्यमा नगरपालिकासँग संस्थागत सम्बन्ध कायम हुने सरकारी तथा गैरसरकारी संघ संस्थाका पदाधिकारीहरूलाई सम्झनु पर्दछ ।
- ट) "सहकार्य पालिका/सिटी" भन्नाले कपिलवस्तु नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल र स्पेन सँग संस्थागत सह-सम्बन्ध कायम भएका र भविष्यमा संस्थागत सम्बन्ध कायम हुने राष्ट्रिय अन्तर्राष्ट्रिय पालिका/सिटीहरू सम्झनु पर्दछ ।

परिच्छेद - २

सहकार्य र समन्वयको पृष्ठभूमि र सम्बन्ध सञ्चालन स्थापना३. सहकार्य र समन्वयमा भएका प्रयासलाई संस्थागत गरिने :

- (१) नेपाल र स्पेनको कुटनैतिक सम्बन्ध मजबुत गराउन, साथै नेपालको पर्यटन, स्वास्थ्य, कृषि, साँस्कृतिक, शिक्षा, खेलकुद, फोहोर व्यवस्थापन लगायतका क्षेत्रहरूमा सहयोग र अनुभवको आदान प्रदान गर्न यूरोपको सम्पन्न र समृद्ध देश स्पेन सँग सहकार्य गरेर अगाडि बढ्न एवं आपसी सम्बन्ध विस्तारमा स्पेनमा रहेका लुम्बिनी गार्डेन फाउण्डेसन, बुद्ध लुम्बिनी ग्रुप र एनआरएनए ले पहल, प्रयास र सहयोग गरी रहेका छन । आपसी सहकार्यको यस प्रयासलाई प्रोत्साहन र बिस्तार गर्दै लगिनेछ ।

- (२) यसै क्रममा यस कपिलवस्तु नगरपालिकासँग अन्तर्राष्ट्रिय स्तरमा केसेरेस नगरपालिका (Caceres City Council), संग बीच सह सम्बन्ध/भगिनी सम्बन्ध स्थापना गर्ने योजना रहेको छ । यी सम्बन्धहरूलाई दिगो र संस्थागत बनाई विस्तार गर्न पहल गरिनेछ । कपिलवस्तु नगरपालिकासँग संस्थागत तथा भगिनी सम्बन्ध स्थापित भएका संस्था एवम् पालिका/सिटीहरूको विवरण अनुसूचि-१ मा दिइएको छ ।

४. सम्बन्ध विस्तारको कार्यलाई प्राथमिकतामा राखिने:

- (१) सहयोग र सहकार्यको आधारशिला नै आपसी परिचय, अनुभव आदान प्रदान रहेको र कपिलवस्तु नगरपालिकालाई नै विश्व समुदायमा चिनाउने नगरपालिका भएको हुदाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको नीति र रणनीतिलाई प्राथमिकतामा राखी विस्तार गरिनेछ ।

परिच्छेद - ३

सहकार्य र समन्वयको निरन्तरता र उद्देश्य

५. सहकार्य र समन्वयलाई निरन्तरता दिइने

- (१) यस कपिलवस्तु नगरपालिको भगवान गौतम बुद्धसँग सम्बन्धित पालिकाहरु र स्पेनमा रहेको लुम्बिनी लुम्बिनी गार्डेन फाउन्डेसन, नेपाल दर्ता नं २९२०/०७७/०७८ - लुम्बिनी गार्डेन फाउन्डेसन बिच संस्थागत रुपमा सम्बन्ध स्थापना गरियो । र आगामी दिनहरुमा यस कार्यलाई निरन्तरता दिइनेछ ।
- (२) स्थापित सम्बन्धबाट पालिकको लागी आर्थिक प्राविधिक सहयोग र अनुभव आदान प्रदानमा सहयोग पुग्नेछ । लुम्बिनी गार्डेन फाउन्डेसन नेपाल र स्पेनले नेपाल र लुम्बिनी, तिलौराकोट र कपिलवस्तु को समग्र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदान प्रदानका लागि पहल र प्रयास गर्नेछ ।
- (३) यसै गरी अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्ध विस्तारबाट समग्र लुम्बिनी क्षेत्र र विशेष गरी कपिलवस्तु नगरपालिका र बुद्धसँग सम्बन्धित पालिकाहरूको एकीकृत विकासमा सहयोग पुग्ने गरी सहयोगको आदान प्रदान गरिनेछ ।

६. सहकार्य र समन्वयको उद्देश्य:

- (१) कपिलवस्तु नगरपालिका र अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्था/पालिका/सिटीहरूसँग सहकार्य र सम्बन्ध स्थापना गर्ने प्रमुख उद्देश्यहरू देहायबमोजिम रहेका छन्:
- क) लुम्बिनी र नेपाललाई विश्वसामु राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्म स्थल र २९ वर्ष सम्मको कर्मभूमि स्थल राजदरबार कपिलवस्तुको तिलौराकोट तथा सगरमाथाको देश भनेर चिनाउन सो अनुसारका कार्यक्रम सञ्चालन, समन्वय र सहकार्य गर्ने ।
- ख) राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थागत सम्बन्ध विस्तार गर्ने ।
- ग) राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग र अनुभव आदान प्रदान गर्ने ।
- घ) नेपालमा अधिकतम पर्यटक भित्र्याएर नेपाल र विशेषगरी लुम्बिनी र कपिलवस्तुको तिलौराकोट लगायत बुद्धसँग सम्बन्धित अन्य स्थललाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थलको रूपमा विकास गर्ने ।

- इ) संसारभरि नै बौद्ध धर्म र दर्शनको महत्व बढ्दै गएको हुँदा भगवान बुद्धले दिनु भएको शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह निर्मोह जस्ता सदगुण मानवहरूको मात्राको लागि महत्वपूर्ण रहेको कुरालाई मार्गदर्शकको रूपमा विश्व मानव जगतमा स्थापित गर्ने र यस्तो विचार र मान्यताको अनुयायीहरू बृद्धि गर्न सहयोग पुऱ्याउने ।
- च) भगवान गौतम बुद्धको मार्ग दर्शन र शान्ती मार्गचित्र पालनाले मात्र अहिले संसार भरि नै व्यापक रहेको, आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक समस्या समाधान हुन सक्छ भन्ने मार्ग दर्शनलाई प्रचार प्रसार गर्ने र शान्ती प्राप्त गर्नको लागि भगवान गौतम बुद्ध जन्म स्थल पुगी भगवान गौतम बुद्धको दर्शन र मेडिटेसन अभ्यासका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्नको लागि प्रचार प्रसार गर्ने ।
- छ) शान्तीका लागि भगवान गौतम बुद्ध जन्म स्थल लुम्बिनी र बुद्ध सँग सम्बन्धित क्षेत्र तिलौराकोट राजधानी घर, देवदह मावली, र रामग्राम अष्टधातु रहेको स्थान महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउने।
- ज) बुद्ध जन्म स्थल लुम्बिनीको महत्व र बुद्ध सँग सम्बन्धित क्षेत्रको प्रचार प्रसार, लुम्बिनी र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विश्व शान्ति दुत भगवान गौतम बुद्ध जन्मस्थल, राजधानी तिलौराकोट तथा सगरमाथाको देश भनेर चिनाउन, नेपाल र लुम्बिनी तथा लुम्बिनी वरिपरिका पालिकाको पर्यटन र आर्थिक विकासमा अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न स्पेनको एक्स्तेमादुरा प्रदेश स्थित केसेरेस सिटीमा लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन द्वारा निर्माण हुन लागेको लुम्बिनी गार्डेन निर्माणका कार्य सफलतापूर्वक सम्पन्न गर्न नेपालको तर्फबाट आवश्यक सहयोग जुटाउने।
- झ) स्पेनको लुम्बिनी गार्डेनमा लुम्बिनी सूचना केन्द्र स्थापना गरी बुद्ध जन्मस्थल लुम्बिनीको महत्व र बुद्ध सँग सम्बन्धित क्षेत्र तथा पर्यटक स्थलको प्रचार प्रसार गरी पर्यटनको विकास गर्ने ।
- ञ) कपिलवस्तु नगरपालिकासँग संस्थागत सम्बन्ध कायम भएका लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल दर्ता नं २९२०/०७७/०७८ - लुम्बिनी गार्डेन फाउण्डेसन र स्पेन केसेरेस नगरपालिका स्पेन भविष्यमा संस्थागत सम्बन्ध कायम हुने सरकारी तथा गैरसरकारी संघ संस्थाका बिच सुमधुर सम्बन्ध कायम गर्ने, सम्बन्धलाई संस्थागत गर्ने, समन्वय र सहकार्य गर्ने ।

परिच्छेद - ४

समन्वय शाखाको स्थापना, स्रोत व्यवस्थापन र सेवाका शर्तहरू

७. समन्वय शाखाको स्थापना:

- (१) परिच्छेद-३ मा उल्लेखित उद्देश्यहरूलाई कार्यरूपमा उतार्नको लागि कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा एक "राष्ट्रिय/अन्तर्राष्ट्रिय समन्वय शाखा" स्थापना गरिनेछ ।

८. जनशक्ति एवम् स्रोत व्यवस्थापन:

- (१) समन्वय शाखामा काम गर्नको लागि नगरपालिकाले एक जना छैठौँ/सातौँ तहको वा सो भन्दा माथिको अधिकृत स्तरको कर्मचारी शाखा प्रमुख र एक जना समन्वय अधिकृत को व्यवस्था गर्नेछ।
- (२) समन्वय शाखामा आवश्यकतानुसार अन्य प्राविधिक एवम् व्यवस्थापकीय कर्मचारीहरू समेत रहनेछन् ।

- (३) शाखा प्रमुखलाई कार्यपालिकाले प्रचलित कानून बमोजिम नियुक्त गर्नेछ । सो व्यवस्था नभएसम्मका लागि कार्यपालिकाले कार्यरत कर्मचारीहरू मध्येबाट तोकिएको कार्यविवरण बमोजिम कार्य सम्पादन गर्न आवश्यक योग्यता र सक्षमता भएका कर्मचारीहरू मध्येबाट पद अनुसारको कार्य जिम्मेवारी, सेवाका शर्त र सुविधा तोकै काममा लगाउन सक्नेछ ।
- (४) समन्वय अधिकृत र अन्य कर्मचारीहरूलाई कार्यपालिकाले प्रचलित कानून बमोजिम करारमा नियुक्त गर्नेछ । सो व्यवस्था नभएसम्मका लागि कार्यपालिकाले कार्यरत कर्मचारीहरू मध्येबाट तोकिएको कार्यविवरण बमोजिम कार्य सम्पादन गर्न आवश्यक योग्यता र सक्षमता भएका कर्मचारीहरू मध्येबाट पद अनुसारको कार्य जिम्मेवारी तोकन सक्नेछ वा कार्यपालिकाको निर्णय अनुसार आवश्यक योग्यता र सक्षमता पुरा गरेका बाह्य विज्ञहरूबाट परामर्श सेवा मार्फत् काम गराउन सकिनेछ ।
- (५) समन्वय शाखामा नियुक्त शाखा प्रमुख, समन्वय अधिकृत एवम् अन्य प्राविधिक कर्मचारी र पदाधिकारीको सेवाका शर्त र सुविधा नगरकार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- (६) समन्वय शाखाको लागी आवश्यक पर्ने भौतिक सामग्री र सुविधाहरू जस्तै कार्यालय कोठा, फर्निचर, कम्प्युटर, इन्टरनेट आदिको व्यवस्थापन तथा आर्थिक स्रोत र बजेटको व्यवस्था नगरकार्यपालिकाको कार्यालयबाट एवम् सम्बन्धित संस्थासँगको परामर्श र सहकार्यमा व्यवस्थापन गरिनेछ ।

परिच्छेद - ५

शाखा प्रमुख र समन्वय अधिकृतको काम, कर्तव्य र अधिकार

९. शाखा प्रमुखको काम, कर्तव्य र अधिकार:

- (१) समन्वय शाखा को कार्य व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागी नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि यस शाखामा रहने शाखा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछनः
 - क) कपिलवस्तु नगरपालिका र राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संघ संस्था बीच सम्बन्ध कायम भएका र भविष्यमा हुने सहमती समझौता कार्यान्वयन र सञ्चालन हुने परियोजना र कार्यक्रम कार्यान्वयन गर्ने।
 - ख) कपिलवस्तु नगरपालिका र राष्ट्रिय/अन्तर्राष्ट्रिय पालिका बीचको सम्बन्धलाई संस्थागत, दिगो र सुमधुर बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
 - ग) कपिलवस्तु नगरपालिकाको राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धलाई संस्थागत गर्ने सोका लागी सहयोगी व्यक्ति र संघ संस्था सँग समन्वय गर्ने ।
 - घ) कपिलवस्तु नगरपालिका सँग संस्थागत सम्बन्ध कायम भएका एवम् भविष्यमा सम्बन्ध कायम हुन सक्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संघ संस्थाबाट लुम्बिनी र कपिलवस्तुको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा प्राप्त हुन सक्ने सहयोग र सहकार्यका क्षेत्र पहिचान गरी आर्थिक प्राविधिक सहयोगको योजना/परियोजना निर्माण गर्ने, कार्यान्वयन योजना तयार गर्ने र कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्ने
 - ङ) समन्वय शाखामा सञ्चालित कार्यक्रमको प्रतिवेदन तयार गरी नगरपालिका र सम्बन्धित संस्थामा पेस गर्ने ।

च) नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतको मातहत एवं निर्देशन अन्तर्गत रही तोकेका अन्य कार्यहरू गर्ने ।

१०. समन्वय अधिकृतको काम, कर्तव्य र अधिकार:

- (१) समन्वय शाखामा रहने समन्वय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछनः
 - क) कपिलवस्तु नगरपालिका र अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी संघ संस्था बीच भएका र भविष्यमा हुने सहमती समझौता कार्यान्वयन र संञ्चालन हुने परियोजना र कार्यक्रम कार्यान्वयन गर्ने।
 - ख) कपिलवस्तु नगरपालिका र अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय पालिका बिचको सम्बन्धलाई संस्थागत, दिगो र सुमधुर कायम गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।
 - ग) कपिलवस्तु नगरपालिका र अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थासँग भएको समझौता बमोजिमको निति, नियम र निर्देशनमा रही कार्य गर्ने ।
 - घ) लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन द्वारा लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वय र सहकार्यमा निर्माण हुन लागेको लुम्बिनी गार्डेन परियोजना सफलतापूर्वक सम्पन्न गर्न कपिलवस्तु नगरपालिकाबाट आवश्यक सहयोग गर्ने ।
 - ङ) Spain Caceres City Council को लुम्बिनी गार्डेनमा कपिलवस्तु लुम्बिनी सूचना केन्द्र स्थापना गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको राजधानी तिलौराकोट कपिलवस्तुको महत्व र बुद्ध सँग सम्बन्धित क्षेत्र तथा पर्यटक स्थलको प्रचार प्रसार गरी लुम्बिनी र कपिलवस्तुको पर्यटन लगायतका क्षेत्रको विकास गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।
 - च) आपसी सहयोगका क्षेत्रहरू पहिचान गरी सहकार्य र सहयोगको कार्य ढाँचा निर्माण गर्ने ।
 - छ) नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतको मातहत एवं निर्देशन र शाखा प्रमुखको समन्वय र सहकार्यमा रही कार्य गर्ने ।

परिच्छेद - ६

समितिहरू एवम् प्रतिनिधी सम्बन्धी व्यवस्था

११. कार्यसम्पादन समितिको व्यवस्था:

- (१) समन्वय शाखा को कार्यलाई सहयोग एवम् अनुगमन मुल्याङ्कन गर्न देहाय बमोजिम एक व्यवस्थापन एवं कार्य सम्पादन समिती रहनेछः

क) नगर प्रमुख	- संयोजक
ख) वडा अध्यक्ष (नगर प्रमुखले तोकेको)	- सदस्य
ग) प्रमुख प्रशासकिय अधिकृत	- सदस्य
घ) पर्यटन विज्ञ (नगर प्रमुखले तोकेको)	- सदस्य
ङ) अन्तर्राष्ट्रिय विज्ञ (नगर प्रमुखले तोकेको)	- सदस्य
च) समन्वय अधिकृत	- सदस्य
छ) शाखा प्रमुख	- सदस्य सचिव
- (२) कार्य सम्पादन समितिका पदाधिकारी एवम् विज्ञको सेवा सुविधा कामको आधारमा नगरकार्यपालिकाले तोके बमोजिम हुनेछ ।

१२. सल्लाहकार समितिको व्यवस्था:

(१) समन्वय शाखा लाई प्रभावकारी बनाई उद्देश्य अनुसारका कार्य गर्न राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव र दक्षता हासिल प्राप्त महानुभाव रहेको निम्न बमोजिम सल्लाहकार समिति गठन गरिनेछ । सल्लाहकार समितिको काम, कर्तव्य, र अधिकार एवम् सेवा सुविधाहरू कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

(२) सल्लाहकार समितिका संयोजक र सदस्यहरू नगर प्रमुखले मनोनित वा तोके बमोजिम हुनेछन ।

संयोजक:

सदस्य:

सदस्य:

सदस्य:

सदस्य:

१३. प्रतिनिधी तोक्न सक्ने:

(१) अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार, आर्थिक, प्रविधिक सहयोग प्राप्ती र अनुभवको आदानप्रदानमा सहजिकरण र समन्वय गर्न एवं कपिलवस्तु नगरपालिकाको प्रतिनिधिको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न सो क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका महानुभावलाई कार्यपालिका वा नगर प्रमुखले अन्तर्राष्ट्रिय प्रतिनिधि तोक्न सक्नेछ/सक्नु हुनेछ ।

१४. शंसोधन वा खारेज गर्न सकिने:

(१) यो कार्यविधि मा लेखिएको कुनै दफा उपदफाहरू खारेज वा शंसोधन गर्नु परेमा कार्यपालिका बैठकको निर्णयबाट खारेज वा शंसोधन हुनेछ ।

१५. बाधा अड्काउ फुकाउने अधिकार:

(१) यस कार्यविधिको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नगर कार्यपालिकाले उक्त बाधा अड्काउ हटाउन आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश यसै कार्यविधिमा परे सरह मानिनेछ ।

१६. बचाउ र लागु नहुने :

(१) यस कार्यविधिमा लेखिए जति कुरामा सोही बमोजिम हुने र नलेखिएको कुरामा प्रचलित कानुन बमोजिम हुनेछ ।

(२) यस कार्यविधिमा लेखिएका दफा तथा उपदफाहरू संघीय ऐन र प्रादेशिक ऐनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः निष्कृष हुनेछन् ।

(३) नगरपालिकाबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र समन्वय सम्बन्धी यस अघि भए गरिएका कार्यहरू यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।

अनुसूचि १:

कपिलवस्तु नगरपालिका सँग संस्थागत सम्बन्ध स्थापित भएका संस्था एवम् पालिका/सिटीहरू

१) कपिलवस्तु नगरपालिका सँग संस्थागत सम्बन्ध कायम भएका संस्थाहरू:

क) लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल दर्ता नं. २९२०/०७७/०७८ - लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन

२) लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन सँग सह-सम्बन्ध कायम भएका सहकार्य पालिकाहरू:

क) रुपन्देही जिल्ला

१. देवदह नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन
२. मायादेवी गाँउपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन
३. गैडहवा गाँउपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन
४. लुम्बिनी संस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन

ख) कपिलवस्तु जिल्ला

१. कपिलवस्तु नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन
२. बुद्ध भूमी नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन
३. शुद्धोधन गाँउपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन

ग) नवलपरासी जिल्ला

१. रामग्राम नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन

.....
आज्ञाले

शेषकान्त पौडेल

प्रमुख प्रशासकीय अधिकृत